



इनरुवा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
इनरुवा सुनसरी
१ नं. प्रदेश, नेपाल

सवारी साधन हाइड्रोलिक टेलर सहितका टयाक्टर को शिलबन्दी प्रस्ताव आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७७।०३।१६)

यस कार्यालयको चालु आ.व. २०७६।०७७ को लागि "उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद गर्ने कार्यविधि, २०७४" बमोजिम सवारी साधन - **हाइड्रोलिक टेलर सहितका टयाक्टर** खरिद गर्नुपर्ने भएकोले ईच्छुक उत्पादक कम्पनी वा आधिकारिक बिक्रेताहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा निम्न शर्तहरूको अधिनमा रही प्रस्ताव दर्ता गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल:

१. ईच्छुक इजाजत प्राप्त उत्पादक कम्पनी वा त्यसको आधिकारिक बिक्रेताहरूले आ-आफ्नो फर्म दर्ता, भ्याट दर्ता, एजेन्सी दर्ता प्रमाणपत्र, **Letter of Authorization** र आ.व. २०७५।०७६ को आयकर चुक्ता प्रमाणपत्रहरूको प्रतिलिपीहरू समावेश गरि शिलबन्दी प्रस्ताव यस कार्यालयमा दर्ता गर्न सकिनेछ ।
२. यो सूचना नागरीक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित (२०७७।०३।१६ मा प्रकाशित) भएको मितिले ७ औं दिनसम्ममा कार्यालय समयभित्र सवारी साधन बिक्री गर्न चाहने उत्पादक कम्पनी वा त्यसको अधिकृत/आधिकारिक बिक्रेताले उत्पादनको आधिकारिक स्पेसिफिकेशन, गुणस्तर, मूल्य र सुविधा सहितको विवरण (क्याटलग वा ब्रोसर) संलग्न राखी यस कार्यालयमा शिलबन्दी सहितको प्रस्ताव दर्ता गरिसक्नु पर्नेछ । सो दिन सार्वजनिक विदा परेमा सम्पूर्ण कार्यहरू सो को भालिपल्ट हुनेछ ।
३. शिलबन्दी प्रस्ताव पेश गर्दा प्रस्तावदाताको ग्राह्यता सम्बन्धि आधार प्रमाणित गर्ने सम्पूर्ण कागजातहरूको नोटरी प्रमाणित प्रतिलिपी समेत अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
४. शिलबन्दी प्रस्ताव राखिएको खाम बाहिर "कार्यालयको नाम र SQ/२। Goods/०७६-०७७ लेखि शिलबन्दी गरिएको हुनुपर्नेछ ।
५. यसरी दर्ता हुन आएका शिलबन्दी प्रस्ताव ७ औं दिनको सोहि दिन कार्यालयको प्रतिनिधिहरू र प्रस्तावदाताहरूको रोहवरमा खोलिनेछ । प्रस्तावदाताहरू अनुपस्थित रहेमा पनि प्रस्ताव खोल्न बाधा पर्ने छैन ।
६. शिलबन्दी प्रस्ताव पेश गर्नेले धरौटी रकम वापत रकम जम्मा गर्नु पर्ने छैन ।
७. शिलबन्दी प्रस्ताव स्वीकृत भएपछि कम्तीमा तीन दिन र बढिमा पाँच दिनको समय अवधि दिई लिखित रूपमा शिलबन्दी आर्थिक प्रस्ताव (तोकिएको मूल्य र सुविधा मध्ये मूल्यमा छुट वा सुविधामा थप हुन सक्ने विवरण) माग गरिनेछ ।
८. न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही स्वीकृत प्रस्तावदाताले खरिद सम्झौता गर्दा कबोल गरेको अड्कको सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११० बमोजिम हुने गरी धरौटी रकम वा नगद जम्मा गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाममा मान्यता प्राप्त बैंकले जारी गरेका कार्य सम्पादन जमानत वापत पेश गरी स्वीकृत भएको ३ (तीन) दिन भित्र सम्झौताको लागि कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
९. कबोल रकम उल्लेख गर्दा तोकिए बमोजिम लेख्नुपर्नेछ । अड्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ ।
१०. शिलबन्दी प्रस्तावमा उल्लेखित परिमाणको **हाइड्रोलिक टेलर सहितका टयाक्टर** आपूर्ति गर्ने प्रयोजनार्थ: नगर कार्यपालिकाको कार्यालय, इनरुवा, सुनसरी सम्म वा सम्झौता अनुसार ल्याउनुपर्नेछ
११. कुनै शर्त राखी पेश गरिएको शिलबन्दी प्रस्ताव स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कार्यालयमा सुरक्षित रहनेछ ।
१२. सूचनाको शर्त विपरित भएको, कार्यालयबाट उपलब्ध गराएको स्पेसिफिकेशनमा कुनै थपघट गरिएको, रीत नपुगेको, म्याद नाघी पेश हुन आएको प्रस्ताव उपर कुनै कारवाही गरिने छैन ।
१३. सूचनामा उल्लेख भएकोमा सोही बमोजिम र अन्यको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ बमोजिम हुनेछ ।
१४. थप बुझ्नु परेमा फोन नं. ९८६२९४७७७६ मा सम्पर्क राख्न सक्नु हुनेछ ।
१५. उल्लेखित सूचनामा आवश्यक कुराहरू संशोधन गर्नुपर्ने भएमा कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ ।



इनरुवा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
इनरुवा सुनसरी
१ नं. प्रदेश, नेपाल

आपुति गर्नु पर्ने सामानको विवरण:-

टेक्का नं.	कामको विवरण	स्पेशिफिकेशन	संख्य	कैफियत		
SQ/२। Goods/०७६- ०७७।	हाइड्रोलिक टेलर सहितको ट्रयाक्टर	Technical Specification Of Tractor with Hydraulic trailer				
		S. N	Criteria	Requirement		
		1	Engine	4 stroke, min. 2 cylinder Diesel Engine	(।
		2	power	Not less than 35 HP	ए	
		3	Clutch	diaphragm cear metallic clutch/ Dry type	क	
		4	Trasmission	Min 8 forward,2 reverse)	
		5	Ground Clearance	minimum 300mm		
		6	Rated rpm	min.2000		
		7	Tires	standard size		
		8	Brakes	suspended type/Oil Immereste Brakes		
		9	Fuel tank	Minimum 45 liters		
		10	steering	Mechanical steerig		
		12	Power take	independent PTO,540		
		13	Hydraulic lifting capacity	minmum 1200 kg		
		14	TOOLS	A set of tools required for general maintenace		
		15	Colour	Standard color		
		16	Proven performance	The vehicle offered shall be under standard production by the manufacturer for at least one year		
		Hydraulic Trailer Specification				
		17	Trailer size	6 feet \times 10 feet \times 3 feet (3.5mm) SI - seet		
		18	Chassis	Made from 150 \times 65 M.S Channel section		
		19	Hubs	2 Pic Heavy Duty hub		
		20	Tyre	min 2 PC(9 \times 20)		
		21	Axle	3 PC (75 \times 75)		
22	Warranty	minimum of Two- year warranty ofter acceptance				
23	Delivery	Inaruwa Municipality Office, Inaruwa ward no.4 Sunsari				